



がいこくじん  
外国人のための行政相談

ネパール語 ネパali

विदेशी निवासीहरूका लागि प्रशासनिक परामर्श

こま

そうだん

# 困っていること 相談できます！

तपाईंसँग समस्या छ ?

やくしょ てつづ  
役所の 手続きがわからない  
म सही प्रशासनिक प्रक्रियाहरूको  
बारेमा निश्चित छैन।

やくしょ かいぜん  
役所に 改善してほしいことがある  
मसँग केन्द्रीयसरकारी प्रशासनको लागि उजुरी,  
विचार वा अनुरोध छ।

どこに 聞けばいいか わからない  
मलाई सल्लाह लिन कहाँ जाने भनी थाहा छैन।



そんな時は、



そ う む し ょ 総務省

Ministry of Internal Affairs and Communications

यदि तपाईंसँग समस्या छ भने,  
एम. आइ. सी. को प्रशासनिक परामर्श  
सेवालाई सम्पर्क गर्नहोस!

ぎょうせいどうだん  
の行政相談へ！

# そうむしょう ぎょうせいそうだん 総務省の行政相談は・・・

एम. आइ. सी. को प्रशासनिक परामर्श सेवाको बारेमा...

まどぐち おおみぢか  
**窓口が多い/身近** पहुँचयोग्य

総務省行政相談センター は、全国に 50 か所あります。また、全国に 5000 人いる行政相談委員が、あなたの相談を聞きます。

あなたの近くの相談窓口は、最後のページに書いてあります。

जापानभर 50 एम. आइ. सी. प्रशासनिक परामर्श केन्द्रहरू अवस्थित छन्। यसका साथै, लगभग 5,000 प्रशासनिक परामर्शहरू तपाईंका उजुरीहरू सुन्नको लागि प्रतिक्षा गरिरहेर देशभरका शहरहरूमा स्थानीय रूपमा बस्छन। तपाईंको नजिकैको विन्दो र स्थानलाई यो हातेपर्चाको अन्तिम पश्चमा टेरवाइएको छ।

べんり たよ  
**便利・頼れる**  
सुविधाजनक/विश्वासयोग्य

相談にはお金はかかりません。  
手続きは簡単です。また、あなたの  
相談の秘密を守ります。

प्रशासनिक परामर्श नि:शुल्क छ र कुनै  
तयारी आवश्यक छैन। गोपनीयता कठोर  
रूपमा सनिश्चित गरिएको छ।

こま ひとり なや  
**困ったら 一人で悩まず**  
ぎょう せい そう だん  
**行政相談**

आफ्ना समस्याहरू आफैमा नराख्नुहोस्,  
प्रशासनिक परामर्शहरू  
मद्दत गर्न यहाँ छन्।



総務省行政相談センター | MIC Administrative Counseling Center

**きくみみ Kikumimi**

「きくみみ」は、総務省の行政相談センター  
の愛称です。「きく」には、「聞く」と「効く」に  
加え、「利く」という意味があります。また、「みみ(耳)」は、相談を  
しっかりと聞く場所という意味を  
表しています。



Mascot:  
Kikoon

एम. आइ. सी. प्रशासनिक परामर्श  
केन्द्रहरूका लागि आधिकारिक उपनाम  
भनेको "किकू-ミミ (सुन्ने कान)" हो।  
जापानी शब्द "किकू" को अर्थ "सुन्नु" हो  
र यसले प्रभाव लिने वा यसका लक्ष्यहरूमा  
पुगे प्रक्रियाका केही कुराहरूलाई पनि संकेत  
गर्छ, दुवैको अर्थ प्रशासनिक परामर्श सेवाको  
प्रभावकारिता वहन गर्नु हो।

# そうだん こんな相談ができます。

## उदाहरण प्रशासनिक परामर्श दिने मुद्दाहरू

そうだんまとぐち

相談窓口

परामर्श दिने विडोहरू

役所の手続きや申し込みを、どこで  
したらよいか わからない。

मसँग आवश्यक प्रशासनिक कार्यविधिहरूका लागि  
वा सल्लाहको लागि कहाँ जानु उल्कृष्ट हुन्छ भन्ने  
बारे कुनै उद्देश्य छैन।

しゅつにゅうこくかんり

出入国管理

आप्रवासन

在留資格認定証明書の申し込み  
をしたのに、長い間、答えがない。  
मैले मेरो प्रवासको योग्यताको प्रमाणपत्रको लागि  
आवेदन दिएको छु तर धैरै लामो समयसम्म  
प्रतिक्षामा राखिएको छु। मैले के गर्नुपर्छ?

いりょうほけん

医療保険

चिकित्सा बीमा

家族が病気になって困っている。  
健康保険や国民年金について教えてほしい。

कृपया मलाई जापानी चिकित्सा बीमा प्रणालीको  
योग्यता आवश्यकता र फाइदाहरूको बारेमा थाहा  
दिनुहोस्।

मैले मेरो परिवारको सदस्य बिरामी भएको रूपमा  
कठिनाईहरूको सामना गरिरहेको छु।

どうろ

道路

सडक

家の近くの道路上に穴があいている。  
危ないので直してほしい。

मैले नजिकैको सडकमा खाल्टो फेला पारें।  
यो खतरनाक देखिन्छ र मर्मत गर्नुपर्नेछ।

しごと  
仕事 ロジガラ

休みがなくて、仕事がたいへん。条件を良くしてほしい。  
会社を辞めたので寮を出たら、住むところがなくなった。

मेरो काम वास्तवमै कठिन छ र मेरो रोजगारदाताले मलाई उचित छुट्टिहरू दिनुहन्न। मलाई आफ्नो काम  
गर्ने स्थिति र काम गर्ने समय संशोधन गर्नको लागि आफ्नो कम्पनीसँग कुराकानी गर्नमा महत आवश्यक  
हुन्छ।

मैले छोडा, मैले कम्पनीले-उपलब्ध गराउने आवास अबदेखि प्रयोग गर्न नपाउने हुँदा आफ्नो घर गुमाए।

あなたの近くの相談窓口は こちら 言語翻訳機で、複数言語に対応する窓口です。

総務省行政相談センター

総務省行政相談センター

エム. アド. シ. プラサニク パラマーシュ ケンダ

きくみみ



にほんご そうだん

日本語の相談はこちら

電話番号: 0570-090110

言語翻訳機による日本語への翻訳が可能です。

[https://www.soumu.go.jp/main\\_sosiki/hyouka/Soudan.html](https://www.soumu.go.jp/main_sosiki/hyouka/Soudan.html)

行政相談 受付

検索



\* 総務省行政相談センターでは、多言語翻訳機を用意しています。

エム. アド. シ. プラサニク パラマーシュ ケンダによる言語翻訳機による翻訳が可能です。

えいご そうだん

英語の相談はこちら

言語翻訳機による英語への翻訳が可能です。

[kikumimi.japan@soumu.go.jp](mailto:kikumimi.japan@soumu.go.jp) (アド. シ. プラサニク パラマーシュ ケンダ)

\* 営業時間内に電話番号を入力して、言語翻訳機による翻訳が可能です。

行政相談は、役所への苦情や意見、要望を受け付け、その解決や実現を図るとともに、行政の制度や運営の改善に生かす仕組みです。詳細は、総務省のホームページをご参照ください。

プラサニク パラマーシュ ケンダによる言語翻訳機による翻訳が可能です。

[https://www.soumu.go.jp/main\\_content/000458949.pdf](https://www.soumu.go.jp/main_content/000458949.pdf)

ほか がいこくじん そうだん まどぐち  
その他の外国人相談窓口:

アソニ プラサニク パラマーシュ ディネ ヴィドホル ニム ルンマ パニ उपलब्ध छन्: